



गेरुवा गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ४

संख्या: ५

मिति : २०७७/१०/०७

भाग-२

गेरुवा गाउँपालिकाको सूचना

नेपालको संविधानको धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा १ बमोजिम बनेको गेरुवा गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७६ को दफा ४ बमोजिम गेरुवा गाउँ कार्यपालिकाले मिति २०७७/१०/०७ मा जारी गरेको देहाय बमोजिमको नियमावली सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

संवत् २०७७ सालको नियम नं. ३

गेरुवा गाउँपालिकाको

छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७७

छात्रवृत्ति बितरण तथा व्यवस्थापन कार्यविधि, २०७७

गेरूवा गाउँपालिकामा स्थायी बसोबास गर्ने विद्यालय तहको शिक्षा र उच्च शिक्षा तर्फ साधारण एवं प्राविधिक शिक्षा अध्ययनका लागि साथै ऋत्भू अन्तर्गत प्राविधिक शिक्षामा विभिन्न विषयहरू अध्ययन गर्ने प्राविधिक शिक्षालय, सामुदायिक क्याम्पस, विश्वविद्यालय एवम शिक्षण संस्थामा भर्ना भएका गरिब, जेहेन्दार, दलित, द्वन्द पिडित, अंपाग, शहिद परिवार, सिमान्तकृत, लोपउन्मुख, अदिवासी जनजाति तथा आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति बितरण गर्ने कार्यलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक भएकाले गेरूवा गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गेरूवा गाउँ कार्यपालिकाले यो कार्यविधि स्वीकृत गरी जारी गरेको छ ।

१. संक्षिप्त नाम :

- (१) यस कार्यविधिको नाम "छात्रवृत्ति बितरण तथा व्यवस्थापन कार्यविधि, २०७७" रहेको छ ।
- (२) यो कार्यविधि गाउँकार्यपालिकाबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ ।

२ परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा,

- क) "गाउँपालिका" भन्नाले गेरूवा गाउँपालिका बुझ्नुपर्छ ।
- ख) "छात्रवृत्ति" भन्नाले गाउँपालिकाबाट विद्यालय शिक्षा, उच्च शिक्षा तर्फ साधारण र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उपलब्ध गराइएको आर्थिक अनुदान, सहूलियत, जुनसुकै किसिमको सामग्री वा सुविधा समेत बुझ्नुपर्छ ।
- ग) "समिति" भन्नाले यसै कार्यविधिको नियम ३(१) बमोजिम गठित समिति बुझ्नुपर्छ ।
- घ) "विद्यालय शिक्षा" भन्नाले कक्षा ८ देखि कक्षा १२ सम्मको विद्यालय शिक्षालाई सम्झनु पर्दछ ।
- ङ) "उच्च शिक्षा" भन्नाले कक्षा १२ उत्तिर्ण भएपछि अध्ययन गर्नुपर्ने स्नातक वा सो भन्दा माथिको शिक्षालाई बुझ्नुपर्दछ ।

३. छात्रवृत्ति व्यवस्थापन तथा सिफारिस समिति :

(१) गाउँपालिकाबाट प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको छनौट, छात्रवृत्ति बितरण एवम व्यवस्थापनका लागि गाउँपालिकामा देहाय बमोजिमको छात्रवृत्ति व्यवस्थापन तथा सिफारिस समिति रहनेछ ।

- | | |
|--|---------|
| १. गाउँपालिका अध्यक्ष | -संयोजक |
| २. गाउँपालिका उपाध्यक्ष | -सदस्य |
| ३. सामाजिक बिकास समिति संयोजक | -सदस्य |
| ४. गाउँ कार्यपालिकाको सदस्य कम्तिमा १ महिला सहित २ जना | -सदस्य |

५. प्रमुख प्रशासकीय अधिकृत

-सदस्य

६. शिक्षा शाखा प्रमुख

-सदस्य-सचिव

(२) समितिले आवश्यकता अनुसार अन्य विशेषज्ञ एवम प्रतिनिधिहरूलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(३) समितिको बैठक सम्बन्धी कार्यविधि सो समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

४. काम, कर्तव्य र अधिकार : छात्रवृत्ति व्यवस्थापन एवम सिफारिस समितिको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।

१। गाउँपालिकाबाट उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धी आवश्यक मापदण्ड निर्धारण गर्ने ।

२। निर्धारित मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गर्न गाउँ कार्यपालिकालाई सिफारिस गर्ने ।

३। गाउँपालिकाबाट प्रदान गरिने छात्रवृत्तिको प्रकार, वितरण प्रक्रिया तथा प्राप्ति आधार लगायत विषयमा सरोकारबालाहरू लाई जानकारीका लागि सुचना सम्प्रेषण गर्ने ।

४। छात्रवृत्ति आवेदन संकलन, अभिलेख र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको सुचि तयार गर्ने ।

५। छात्रवृत्ति वितरण कार्यलाई ब्यबस्थित र पारदर्शि बनाउनको लागि आवश्यकता अनुसार गाउँपालिका कार्यालयलाई परामर्श एवम निर्देशन दिने ।

६। छात्रवृत्ति वितरण कार्यक्रमको अनुगमन, निरीक्षण तथा मुल्यांकन गर्ने ।

७। छात्रवृत्तिको कार्यन्वयन अवस्थाको प्रभावकारीता सम्बन्धमा अनुसन्धानात्मक कार्य गर्ने ।

८। गाउँपालिकाले छात्रवृत्ति व्यवस्थापन सम्बन्धमा तोकेका अन्य कार्यहरू गर्ने, गराउने ।

५। छात्रवृत्तिका प्रकारहरू

(१) गाउँपालिकाबाट उपलब्ध गराइने छात्रवृत्तिका प्रकारहरू देहाय बमोजिम हुनेछन् ।

क. छात्रा छात्रवृत्ति

ख. दलित छात्रवृत्ति

ग. जनजाति छात्रवृत्ति

घ. अंपाग छात्रवृत्ति

ङ. शहीद परिवार तथा द्वन्द पिडित छात्रवृत्ति

च. सिमान्तकृत तथा लोपोन्मुख छात्रवृत्ति

छ. प्राविधिक शिक्षा छात्रवृत्ति

ज. गरिब तथा जेहेन्दार छात्रवृत्ति

झ. विद्यालय शिक्षा(कक्षा ८/१०/१२) छात्रवृत्ति

(२) उपनियम (१) बमोजिम छात्रवृत्तिको छनोटको आधार र लक्षित समुह देहाय अनुसार हुनेछ ।

क्र स	छात्रवृत्तिको नाम	लक्षित समुह
-------	-------------------	-------------

१	छात्र छात्रवृत्ति	गेरूवा गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट माध्यमिक तह कक्षा १० र कक्षा १२ मा उच्चतम प्राप्तांक (न्युनतम २.४ GPA वा सो सरह) ल्याउने छात्रालाई यो छात्रवृत्ति प्रदान गरिनेछ ।
२	दलित र जनजाति छात्रवृत्ति	गेरूवा गाउँपालिकामा स्थायी बसोबास गर्ने सामुदायिक विद्यालयबाट माध्यमिक तह कक्षा १२ मा उच्चतम प्राप्तांक (न्युनतम २.४ GPA वा सो सरह) ल्याएर उत्तिर्ण भएका दलित र जनजाति समुदायका उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि यो छात्रवृत्ति प्रदान गरिनेछ । दलित र जनजाति समुह नेपाल सरकार बाट सुचिकृत भएबमोजिम हुनेछ ।
३	अपाग छात्रवृत्ति	गेरूवा गाउँपालिकामा स्थायी बसोबास गर्ने सामुदायिक विद्यालयबाट माध्यमिक तह कक्षा १२ मा उच्चतम प्राप्तांक(न्युनतम २.४ GPA वा सो सरह)ल्याएर उत्तिर्ण भएका उच्च शिक्षामा अध्ययनरत अपाग विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि यो छात्रवृत्ति प्रदान गरिनेछ ।
४	शहीद परिवार तथा द्वन्दपिडित छात्रवृत्ति	गेरूवा गाउँपालिका भित्र स्थायी बसोबास गर्ने माध्यमिक तह(१२ कक्षा) वा सो सरह तर्फ उच्चतम प्राप्तांक ल्याउने गर्ने शहीद परिवार, जनआन्दोलनका घाइते, द्वन्द पिडित तथा बेपत्ता पारिएका ब्यक्तिका सन्ततिका साथसाथै द्वन्द पिडित स्वयम विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि यो छात्रवृत्ति प्रदान गरिनेछ ।
५	सिमान्तकृत तथा लोपउन्मुख छात्रवृत्ति	गेरूवा गाउँपालिका भित्र स्थायी बसोबास गर्ने सिमान्तकृत तथा लोपन्मुख समुहका विद्यार्थीहरू मध्येबाट माध्यमिक तह(कक्षा १२) वा सो सरहमा उच्चतम प्राप्तांक ल्याउने (न्युनतम २.४ सम्म GPA वा सो सरह) सिमान्तकृत तथा लोपउन्मुख जातिका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि यो छात्रवृत्ति प्रदान गरिनेछ ।
६	प्राविधिक शिक्षा छात्रवृत्ति	गेरूवा गाउँपालिका भित्र स्थायी बसोबास गर्ने जेहेन्दार र आर्थिक रूपले विपन्न १२ कक्षा उत्तिर्ण (न्युनतम २.५ सम्म GPA वा सो सरह) विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्राविधिक विषयहरू कृषि, भेटेरीनरी, बनविज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि आदि जस्ता विषय अध्ययनरत विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि यो छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्तिको

		हकमा विभिन्न शिक्षण संस्थाको प्रवेश परीक्षामा अनिवार्य उत्तीर्ण भएको हुनु पर्नेछ ।
७	गरिब र जेहेन्दार छात्रवृत्ति	गेरूवा गाउँपालिका भित्रका स्थायी बसोबास गर्ने एसइइ उत्तीर्ण (न्युनतम २.४ GPA वा सो सरह) जेहेन्दार र अति विपन्न वर्गका विद्यार्थीहरूका लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट सञ्चालित ३ वर्षे प्राविधिक डिप्लोमा र कक्षा १२ वा सो सरह उत्तीर्ण विद्यार्थीलाई गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ ।
८	विद्यालय शिक्षा (कक्षा ८/१०/१२) छात्रवृत्ति	गेरूवा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८/१०/१२ मा उच्चतम प्राप्तकं ल्याउने यस गाउँपालिकामा स्थायी बसोबास गर्ने अति विपन्न र जेहेन्दार विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरिनेछ ।

६. छात्रवृत्ति बितरणको संख्या र रकम:

- (१) छात्रवृत्ति बितरणको लागि विद्यार्थी संख्या गाउँसभाले विनियोजन गरेको बजेटको आधारमा समितिले निर्णय गरेबमोजिम हुनेछ ।
- (२) छात्रवृत्तिको रकम गाउँसभाले विनियोजन गरेको बजेटको आधारमा साधारण शिक्षा तर्फ प्रति विद्यार्थी रू ५,००० देखि रू २०,००० सम्म र प्राविधिक शिक्षा तर्फ रू २०,००० देखि रू ५०,००० सम्मको सिमामा रहि समितिले निर्णय गरेबमोजिम हुनेछ ।

७. छात्रवृत्तिको लागि आवश्यक कागजातहरू :

नियम(५) बमोजिमका छात्रवृत्तिको लागि आवेदकले देहायका कागजातहरू पेश गर्नु पर्नेछ ।

१. आधारभूत तह(कक्षा ८) र माध्यमिक तहको कक्षा १० र कक्षा १२ परीक्षा उत्तीर्णको लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र को प्रतिलिपि
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. माग भए बमोजिम विद्यार्थीले सामुदायिक विद्यालयमा अध्ययन गरी सम्बन्धित शैक्षिक सत्रमा उच्चतम अंक प्राप्त गरेको ब्यहोरा खुल्ने विद्यालयको सिफारिस पत्र

४. सम्बन्धित वडा कार्यालयबाट निवेदकको पारिवारिक अवस्था खुल्ने र अति विपन्न भनि किटान गरिएको सक्कल सिफारिस पत्र ।
५. आवेदन गरेको वर्षमा सम्बन्धित तहमा भर्ना भइ नियमित रूपमा अध्ययनरत रहेको प्रमाण खुल्ने सम्बन्धित शैक्षिक संस्थाको सिफारिस
६. दलित तथा जनजाति समुहको छात्रवृत्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट दलित तथा जनजाति समुह भित्र परेको जातजाति भएको खुल्ने प्रमाण वा सिफारिस पत्र
७. अपांगता छात्रवृत्तिको हकमा अपांगता परिचयपत्रको प्रतिलिपि
८. जनआन्दोलनका घाइते भइ अशक्त भएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस, वा जनआन्दोलन घाइते परिचय पत्रको प्रतिलिपि, सम्बन्धित विद्यार्थीको अभिभावक नेपाल सरकार गृह मन्त्रालयबाट सहिद घोषणा गरिएको प्रमाणपत्र, द्वन्दका कारण बेपत्ता, मृत्यु भएका, अपांग वा घाइते भएको प्रमाण खुल्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराएको परिचयपत्र वा प्रमाणको सिफारिस
९. विगतमा राज्यको तर्फबाट कुनै आर्थिक सहयोग प्राप्त नगरेको भएमा सोको प्रमाणपत्रको प्रतिलिपि
१०. लोपन्मुख तथा अति सिमान्तकृतको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लोपन्मुख तथा अति सिमान्तकृत समुहभित्र परेको जातजाति भएको खुल्ने प्रमाणपत्र वा सिफारिस पत्र

८. छात्रवृत्ति छनोट प्रक्रिया

९१०गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनको लागि विभिन्न संञ्चार माध्यम, गाउँपालिकाको वेबसाइट एवम सुचनापाटीमा सुचना प्रकाशन गरी सेवाग्राहीलाई जानकारी गर्नेछ । प्रत्येक आर्थिक वर्षमा समितिको निर्णय बमोजिम छात्रवृत्तिका प्रकार खुलाइ आवेदन पेश गर्न सुचना जारी गरिनेछ साथै उक्त सुचनामा देहाय बमोजिमको विवरण खुलाउनु पर्नेछ ।

- छात्रवृत्तिको प्रकार र शिर्षक
- छात्रवृत्तिको कोटा संख्या र उपलब्ध गराइने रकम (आवश्यकता अनुसार मात्र)
- आवेदनको ढाँचा
- आवेदन साथ संगलन गर्नुपर्ने कागजातहरू
- आवेदन बुझाउनुपर्ने स्थान र अन्तिम मिति
- छात्रवृत्ति रकम दोहोरो नपर्ने र असुल उपर गर्नुपर्ने विषय
- प्रत्येक समुहको छात्रवृत्तिका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने विषय

- अध्ययनरत शैक्षिक संस्थाको भूमिका सम्बन्धि विषय
- समितिले आवश्यक ठानेको अन्य विषयहरू

९२० निवेदनका साथ संगलन कागजातहरूको व्यवस्थापन तथा सिफारिस समितिले अध्ययन गरी छात्रवृत्तिको प्रकार र समितिले निर्धारण गरेको मापदण्डर आधारमा आवेदक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क अनुसार बेग्लाबेग्लै योग्यताक्रम अनुरूप सुची तयार गर्नुपर्नेछ । निर्धारित कोटा भन्दा बढी निवेदन परेमा समितिले प्राथमिकताका आधारमा छनोट गर्न सक्नेछ ।

९ । छात्रवृत्तिको लागि आवेदन दिनुपर्ने

(१) छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीले सुचनामा तोकीएको म्याद भित्र सोही सुचनामा तोकीएको ढाँचा र स्थानामा आवेदन दिनुपर्छ ।

- प्रत्येक समुहको छात्रवृत्तिको लागि छुट्टा छुट्टै आवेदन दिनुपर्नेछ ।
- प्राप्त हुन आएका आवेदन तथा सो साथ संगलन कागजातहरूको अध्ययन गरी व्यवस्थापन तथा सिफारिस समितिले छात्रवृत्तिको प्रकार र त्यसै गरी निर्धारित छात्रवृत्ति छनोटका मापदण्डहरू अनुसार बेग्ला बेग्लै योग्यताक्रमको सुची तयार गर्नुपर्दछ ।

९२० आवेदनका साथ अध्ययन गरिरहेको शिक्षण संस्थाको अनुसुची (२ बमोजिमको सिफारिस पत्र पेश गर्नुपर्नेछ ।

१०। छात्रवृत्ति प्रदान नगरिने

(१) देहायका अवस्थामा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छैन ।

- विदेशमा वा निजि शिक्षण संस्थामा अध्ययन गरिरहेको ।
- नेपाल सरकारको वा प्रदेश सरकारबाट अन्य कुनै छात्रवृत्ति प्राप्त गरिरहेका ।
- कुनै सरकारी निकाय वा गैरसरकारी संघ संस्थाहरूबाट जुनसुकै छात्रवृत्ति प्राप्त गरिरहेका ।
- अध्ययन अवधिमा कुनै पनि कसुरमा दोषी प्रमाणित भएको ।

११. छात्रवृत्ति रकम भुक्तानी प्रक्रिया

छात्रवृत्ति बापत उपलब्ध गराइने रकम विद्यार्थीले सम्बन्धित शिक्षण संस्थामा भर्ना हुँदा तिरेको/बुझाएको बिल/रसिद तथा वार्षिक वा मासिक रूपमा तिरेको बिलको आधारमा विद्यार्थीले निवेदन साथ प्रदान गरेको सम्बन्धित विद्यार्थीको वा अभिभावकको बैंक खाता नम्बरमा वार्षिक एकमुष्ट रकम वा आवश्यकता अनुसार सो रकम उपलब्ध गराइनेछ । साथै

छात्रवृत्ति रकम प्राप्त गर्नको लागि अध्ययनरत शैक्षिक संस्था बाट निरन्तर अध्ययन गरिरहेको सिफारिस पत्र समेत पेश गर्नुपर्नेछ ।

१२। प्रचलित कानून बमोजिम हुने :

(१) यस कार्यविधिमा भएको विषय यसै बमोजिम र अन्य विषय प्रचलित कानून बमोजिम हुनेछ ।

१३. संशोधन गर्न सकिने : यस कार्यविधिलाइ आवश्यकतानुसार कार्यपालिकाले संशोधन गर्न सक्नेछ ।

नियम ९९० को उपनियम ९१० सम्बन्धित
छात्रवृत्तिको लागि दिइने निवेदनको ढाँचा

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू
गेरूवा गाउँपालिका पशुपतिनगर, बर्दिया ।

मिति र

बिषय र छात्रवृत्ति सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा यस गेरूवा गाउँपालिका कार्यालयबाट प्रदान गरिने “.....” छात्रवृत्तिका लागि मरमेरो छोरा र छोरी सम्मिलित हुन इच्छुक भएकोले उक्त छात्रवृत्तिका लागि आवश्यक कागजात यसै निवेदन साथ संगलन गरी पेश गरेको छु ।

१ । विद्यार्थीको नाम थर र

लकभ प्ल भ्लनष्किज र

२ । जन्म मिति र

३ । स्थायी ठेगाना र

४ । सम्पर्क मोबाइल नम्बर र

५। अध्ययन गरिरहेको शिक्षण संस्था र विद्यालयको नाम ठेगाना र

अध्ययन गरिरहेको बिषय र

अध्ययन गरिरहेको कक्षारतह र

६। आवेदकको खाता भएको बैंकको नाम ठेगाना र खाता नां र

७। बुवारअमाको नाम थर र पेशा र

८। परिवारको बार्षिक आमदानी रू र

९। परिवारको आमदानीको स्रोत र

१०। संगलन कागजातहरू

नेपाली नागरीकता वा जन्मदर्ताको प्रमाणपत्र

विद्यार्थी परिचयपत्रको प्रतिलिपि

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

तोकिएका अन्य कागजातहरू

निवेदक अभिभावक

हस्ताक्षर र

नाम थर र

ठेगाना र

अनुसुची-२

नियम ९९० को उपनियम ९२० सँग सम्बन्धित
छात्रवृत्तिका लागि सिफारिस पत्रको ढाँचा
९सम्बन्धित शिक्षण संस्थाको लागि०

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू
गेरूवा गाउँपालिका पशुपतिनगर, बर्दिया ।

मिति र

बिषय र छात्रवृत्ति उपलब्ध गराइदिन सिफारिस गरिएको सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा '।।।। विद्यालयरक्याम्पसरविश्वविद्यालयरपरिषदमा '“ संकायरबिषय '“““। तह९कक्षा० अन्तर्गत शैक्षिक सत्र '“ को प्रथमरदोस्रोतेस्रो रचोथै बर्ष वा सेमेष्टरमा अध्ययनरत तपसिलमा उल्लेखित विद्यार्थीलाइ गेरूवा गाउँपालिकाको कार्यालयले प्रदान गर्ने '““““। छात्रवृत्ति उपलब्ध गराइदिन हुन सिफारिस साथ अनुरोध छ । साथै यस संस्थाको अभिलेख अनुसार अध्ययनरत निज विद्यार्थीको विवरण यस प्रकार उल्लेख गरिएको छ ।

- १ । विद्यार्थीको नाम थर र
 - २ । रोल नांर
 - ३ । स्थायी ठेगाना र ९गापारनपा वडा नां र टोल०
 - ४ । सम्पर्क मोबाइल नम्बर र
 - ५ । खाता रहेको बैंक र खाता नां र
 - ६ । बुवारआमाको नाम थर र पेशा र
 - ७ । अध्ययन पुरा गर्न लाग्ने शैक्षिक शुल्क रकम र
 - ९शिक्षण संस्थाले भर्ना शुल्क,बार्षिक रसेमेष्टर शुल्क,समेत उल्लेख गरेको कुल शैक्षिक अवधिको लागि निर्धारित कुल शिक्षण शुल्क समावेश गर्नुपर्नेछ ।०
 - ८ । विद्यार्थीले शिक्षण संस्थाबाट छात्रवृत्ति प्राप्त गरेको छरछैन '“
 - ९ । छात्रवृत्ति प्राप्त गरेको भए छात्रवृत्ति प्राप्त रकम रू '“““
- उल्लेखित व्यहोरा सही छ । झुठा ठहरे कानुन बमोजिम सहुंला बुझौला ।

सम्बन्धित शिक्षण संस्थाको प्रमुख
दस्तखतस्

शिक्षण संस्थाको छाप

आज्ञाले,
कासी प्रसाद पंगेनी
प्रमुख प्रशासकीय अधिकृत